

नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
राष्ट्रिय सूचना प्रविधि केन्द्र
सिंहदरवार, काठमाडौं।

करार सेवामा पदपूर्ति सम्बन्धी सूचना मिति २०७५/९/२४

राष्ट्रिय सूचना प्रविधि केन्द्र, काठमाडौं र यस केन्द्र अन्तर्गत **Disaster Recovery Center हेटौडा** मा रिक्त रहेको देहाय बमोजिमको पदमा चालु आ.व का लागि करार नियुक्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूबाट यस केन्द्रद्वारा स्वीकृत गरिएको दरखास्त फाराम भरी यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र रीतपूर्वक दरखास्त फाराम पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

विज्ञापन नं	पद	श्रेणी	सेवा, समूह, उप समूह	पद सख्या	न्यूनतम शैक्षिक योग्यता	अनुभव	दरखास्त शुल्क
१/०७५/७६	निर्देशक	रा.प. द्वितीय	नेपाल ईन्जिनियरिङ्ग सेवा प्राविधिक	१	कम्प्युटर ईन्जिनियरिङ्ग विषयमा स्नातक वा ईलेक्ट्रोनिक ईन्जिनियरिङ्गमा स्नातक वा ईलेक्ट्रिकल ईलेक्ट्रोनिक ईन्जिनियरिङ्गमा स्नातक वा ईलेक्ट्रोनिक र कम्प्युनिकेशन ईन्जिनियरिङ्गमा स्नातक तह उत्तीर्ण गरी कम्प्युटर ईन्जिनियरिङ्ग वा सूचना प्रविधि विषयमा स्नातकोत्तर उत्तीर्ण	सूचना प्रविधि क्षेत्रमा अधिकृतस्तरको ५ वर्षको अनुभव	१२००
२/०७५/७६	कम्प्युटर ईन्जिनियर	रा.प. तृतीय	नेपाल ईन्जिनियरिङ्ग सेवा प्राविधिक	८	कम्प्युटर ईन्जिनियरिङ्गमा विषयमा स्नातक उत्तीर्ण		१०००
३/०७५/७६	प्रशासकीय अधिकृत	रा.प. तृतीय	सामान्य प्रशासन सेवा	१	मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्यशास्त्र, व्यवस्थापन वा व्यापार प्रशासनमा स्नातक तह वा जनप्रशासन विषयमा स्नातक उत्तीर्ण		१०००
४/०७५/७६	ईलेक्ट्रिकल ईन्जिनियर	रा.प. तृतीय	नेपाल ईन्जिनियरिङ्ग सेवा प्राविधिक	२	मान्यता प्राप्त शिक्षण संस्थाबाट ईलेक्ट्रिकल ईन्जिनियरिङ्ग विषयमा वि ई उत्तीर्ण		१०००
५/०७५/७६	सिस्टम एडमिनिस्ट्रेटर	रा.प. तृतीय	नेपाल ईन्जिनियरिङ्ग सेवा प्राविधिक	१	मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर साइन्समा स्नातक वा कम्प्युटर ईन्जिनियरिङ्ग विषयमा स्नातक वा प्रमुख विषय कम्प्युटर साइन्स लिई ४ वर्षे स्नातक उत्तीर्ण		१०००
६/०७५/७६	ईलेक्ट्रिकल टेक्निसियन	रा.प. अनं प्रथम	नेपाल ईन्जिनियरिङ्ग, प्राविधिक	२	मान्यताप्राप्त शिक्षण संस्थाबाट ईलेक्ट्रिकल ईन्जिनियरिङ्ग विषयमा प्रविणता प्रमाणपत्र तह वा ३ वर्षे डिप्लोमा उत्तीर्ण		४००
७/०७५/७६	कम्प्युटर टेक्निसियन	रा.प. अनं प्रथम	विविध सेवा	१	मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर ईन्जिनियरिङ्ग वा ईलेक्ट्रिकल ईन्जिनियरिङ्ग विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तिमा ६ महिने कम्प्युटर हार्डवेयर तथा नेटवर्क सम्बन्धि तालिम प्राप्त		४००
८/०७५/७६	खरिदार	रा.प. अनं द्वितीय	प्रशासन सेवा	२	मान्यताप्राप्त शिक्षण संस्थाबाट +२ वा सो सरह	कम्प्युटर सम्बन्धि तालिम प्राप्त ग्राह्यता दिईने छ ।	३००
जम्मा				१८			

१. दरखास्त फाराम: राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेबसाईट www.nitc.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
२. पाठ्यक्रम: राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेबसाईट www.nitc.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
३. दरखास्त दिने स्थान: जिल्ला हुलाक कार्यालय ललितपुर, पाटनढोका र राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरवार, काठमाडौं।
४. दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्टसम्म दरखास्त बुझाउन सकिनेछ।
५. परीक्षाको किसिम: Short listing (संक्षिप्त सूची : माग पद भन्दा १० गुणा भएमा) लिखित तथा अन्तरवार्ता।
६. काम गर्नुपर्ने स्थान: राष्ट्रिय सूचना प्रविधि केन्द्र तथा यस केन्द्र अन्तर्गत Disaster Recovery Center हेटौडा, मकवानपुर।
७. तलब सुविधा: नेपाल सरकारको प्रचलित तलब स्केल बमोजिम।
८. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, र चारीत्रिक प्रमाणपत्रहरूको प्रतिलिपी । साथै ईन्जिनियर पदको लागि नेपाल ईन्जिनियरिङ्ग परिषद् दर्ता प्रमाण पत्र भएको हुनुपर्नेछ।
९. विदेश बोर्डबाट उत्तिर्ण भई शैक्षिक योग्यता प्राप्त गरेको उम्मेदवारले समकक्षता निर्धारण गरेको प्रमाण संलग्न गर्नुपर्नेछ।
१०. उमेरको हद: अधिकृत स्तरका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने र सहायक स्तरको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ र महिला तथा अपाडता भएको हकमा अधिकृत स्तरका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्ने र सहायक स्तरको लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
११. दरखास्त दस्तुर वापतको रकम राष्ट्रिय सूचना प्रविधि केन्द्रको एभरेष्ट बैंक लि, सिंहदरवारको राजश्व शिर्षक नं १४२२९ र कार्यालय कोड नं ३५८००३५०१ खाता नं ००१००१०६२००००० मा जम्मा गरी सो को सकल रसिद दरखास्त फारामसाथ संलग्न गर्नुपर्नेछ। (दस्तुर एभरेष्ट बैंकको काठमाडौंको जुनसुकै शाखा पनि बुझाउन सकिनेछ)
१२. यस सम्बन्धमा थप जानकारीको लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रको फोन न ४२११७१०/४२११९१७/४२११५२७ मा सम्पर्क राख्न सकिनेछ।
१३. सम्पर्क मिति र स्थान: मिति २०७५/१०/६ आइतवार दरखास्त बुझाएको स्थानमा ।
१४. परीक्षाको मिति तथा परीक्षा केन्द्र पछि तोकिनेछ।
१५. सहयोगि लेखनको व्यवस्था गरिएको छैन

सदस्य सचिव
पदपूर्ति समिति